

אָבֹן	הַגְּבוּל	וְעֵלָה	הָעִרְבָה לְבֵית	מִצְפּוֹן	וְעֵבֶר	הַגְּלוּת בְּבֵית	הַגְּבוּל	וְעֵלָה	6
ढङ्गा	सिमाना	अनि-चढ्यो	बेत-अराबातिर	उत्तरबाट	अनि-पार-भयो	बेत-होग्ला	सिमाना	अनि-चढ्यो	
H0068	H1366	H5927	H1026	H6828		H1031	H1366	H5927	

בְּהַן
रूबेनको
[H7205](#)

בְּזָרָה
छोरा
[H0932](#)

बेथोग्लमदेखि उत्तरमा बेतराबा सम्म सीमाना फैलिएको थियो। त्यो सीमाना बोहनको चट्टान छिचलेर गएको थियो। (बोहन: रूबेनका छोरा थिए।)

נֶכַח	אֲשֶׁר	הַגְּלוּל	אֶל-	פָּנָה	וְצַפּוֹנָה	עֶבֶר	מִעֵמֶק	דְּבָרָה	הַגְּבוּל	וְעֵלָה	7
सामुन्ने	जुन	गिलगाल	कहाँ	फर्कने	अनि-उत्तरतिर	आखोर	बेसीबाट	दबीरातिर	सिमाना	अनि-चढ्यो	
H5227		H1537	H0413	H6437	H6828	H5911	H6010		H1366	H5927	

וְהָיוּ	שְׁמוֹשֵׁי	מֵי-	אֶל-	הַגְּבוּל	וְעֵבֶר	לְחֹל	מִנְּגַב	אֲשֶׁר	אֲדוּמִים	לְמַעַלָּה	
अनि-भए	एन-शमेशको	पानीहरू	कहाँ	सिमाना	अनि-पार-भयो	खोलाको	दक्षिणबाट	जुन	अदुम्मीमको	उकालो	
H1961	H5885	H4325	H0413	H1366			H5045		H0131	H4608	

רֹגֵל עֵיִן
एन-रोगेल
[H5883](#)

אֶל-
कहाँ
[H0413](#)

תַּצְאֲתוּ
यसका-अन्त्यहरू
[H8444](#)

उत्तरी सीमाना आकोर वेशीदेखि दबीरको उकालोसम्म छ। तब सीमाना उत्तरतर्फ सोजो गिलगाल तिर गएको थियो। गिलगाल बाटोको अर्को पट्टि छ जुन अदुम्मीम पर्वत भएर गएको छ। त्यो सानो खोलाको दक्षिण पट्टि थियो। त्यो सीमाना एन्शेमेशको खोला पछिल्लिर गएको थियो। त्यो सीमाना एन्शेगेलमा अन्त भएको थियो।

יְרוּשָׁלַם	הָיָא	מִנְּגַב	הַיְבוּסִי	כְּתָף	אֶל-	הַנֶּגֶם	בְּזָרָה	בְּיָ	הַגְּבוּל	וְעֵלָה	8
यरूशलेम	यो-नै	दक्षिणबाट	यबूसीहरूको	डाँडा	कहाँ	हिन्नोमको	छोरा	बेसी	सिमाना	अनि-चढ्यो	
H3389	H1931	H5045	H2983	H3802	H0413	H2011		H1516	H1366	H5927	

אֲשֶׁר	יָמָה	הַנֶּגֶם	גֵּי-	פְּנֵי	עַל-	אֲשֶׁר	הָהָר	רֹאשׁ	אֶל-	הַגְּבוּל	וְעֵלָה
जुन	पश्चिमतिर	हिन्नोमको	बेसी	अगाडि	को-सामुन्ने	जुन	पहाडको	टाकुरो	कहाँ	सिमाना	अनि-चढ्यो
	H3220	H2011	H1516	H6440			H2022		H0413	H1366	H5927

צַפּוֹנָה:
उत्तरतिर
[H6828](#)

רְפָאִים
रपाईमको
[H6010](#)

בְּקֶצֶה
बेसी
[H6010](#)

עֵמֶק
छेउमा
[H6010](#)

त्यसपछि त्यो सीमाना यबूसी शहरको दक्षिणी छेउबाट हिन्नोम बेसी भएर गएको थियो। (त्यो यबूसी शहरलाई यरूशलेम भनिन्थ्यो।) त्यस स्थानमा त्यो सीमाना हिन्नोम बेसीको पश्चिममा भएको पहाडको चुचुरो तिर गएको थियो। यो रपाई बेसीको उत्तरतर्फ अन्तमा थियो।

עָרֵי	אֶל-	וַיָּצֵא	נֶפְתּוֹחַ	מֵי	מַעֲיָן	אֶל-	הָהָר	מִרְאֵשׁ	הַגְּבוּל	וְתֹאֵר	9
सहरहरू	कहाँ	अनि-निस्क्यो	नेप्तोहको	पानीहरू	मूल	कहाँ	पहाडको	टाकुरोबाट	सिमाना	अनि-चिन्ह-लगायो	
	H0413	H3318	H5318	H4325	H4599	H0413	H2022		H1366		

יְעָרִים: קְרִיית
किर्यत-यारीम
[H7157](#)

הָיָא
यो-नै
[H1931](#)

בַּעֲלָה
बाला
[H1173](#)

הַגְּבוּל
सिमाना
[H1366](#)

וְתֹאֵר
अनि-चिन्ह-लगायो
[H1366](#)

עֵפְרוֹן
एफ्रोनको
[H6085](#)

הָרַ
पहाड
[H2022](#)

त्यस स्थान देखि त्यो सीमाना नेप्तोहको पानीको तलाउ तर्फ गएको थियो। त्यस पछि त्यो सीमाना एप्रोन नजिकका शहरहरू तिर गएको थियो। त्यस स्थानमा त्यो सीमाना घुमेर बाला तिर गएको थियो। (बालालाई किर्यत्यारी पनि भनिन्छ।)

הָרַ	כְּתָף	אֶל-	וְעֵבֶר	שְׂעִיר	הָרַ	אֶל-	יָמָה	מִבְּעֵלָה	הַגְּבוּל	וְנֶסֶב	10
पहाड	डाँडा	कहाँ	अनि-पार-भयो	सेईर	पहाड	कहाँ	पश्चिमतिर	बालाबाट	सिमाना	अनि-घुम्यो	
H2022	H3802	H0413			H2022	H0413	H3220	H1173	H1366	H5437	

תִּמְנָה:
तिम्ना
[H8553](#)

וְעֵבֶר
अनि-पार-भयो
[H1053](#)

בֵּית-שֶׁמֶשׁ
बेत-शमेश
[H1053](#)

וַיְרָד
अनि-ओल्यो
[H3381](#)

כְּסָלוֹן
कसालोन
[H3693](#)

הָיָא
यो-नै
[H1931](#)

מִצְפּוֹנָה
उत्तरबाट
[H6828](#)

יְעָרִים
यारीमको
[H3297](#)

बालामा त्यो सीमाना पश्चिम तर्फ घुमेको थियो। अनि सेईरको पहाडी देश तर्फ गएको थियो। त्यो सीमाना यारीम पर्वत (कसालोन)को उत्तरी छेउसम्म भएर तलतिर बेतशमेश तिर फैलिएको थियो। त्यहाँ देखि त्यो सीमाना तिम्रामा पार गरेर गएको थियो।

וְעֵבֶר	שִׁכְרֹנָה	הַגְּבוּל	וְתֹאֲרָ	צְפוֹנָה	עֲקְרוֹן	כְּתָף	אֶל-	הַגְּבוּל	וַיִּצְאָ	11
भूनि-पार-भयो	शिककरोन	सिमाना	अनि-चिन्ह-लगायो	उत्तरतिर	एकरोनको	डोंडा	कहाँ	सिमाना	अनि-निस्क्यो	
	H7942	H1366		H6828	H6138	H3802	H0413	H1366	H3318	

יְמִינָה:	הַגְּבוּל	תְּצַאֲוֹת	וְהָיוּ	וַיִּבְנֵאֵל	וַיִּצְאָ	הַבְּעֵלָה	הָר-
पश्चिमतिर	सिमानाको	अन्त्यहरू	अनि-भए	यबनेल	अनि-निस्क्यो	बालाको	पहाड
H3220	H1366	H8444	H1961	H2995	H3318	H1173	H2022

सिमाना एकरोनको उत्तरी पहाड भएर फैलिएको छ। त्यस सिमाना बाला पर्वत पार भएर शिककरोन तिर सोझै यबनेल भएर भूमध्य सागरमा अन्त भएको थियो।

סְבִיב	יְהוּדָה	בְּנֵי-	גְבוּל	יָהּ	וּגְבוּל	הַגְּדוּל	הַיְמָנָה	מִ-	וּגְבוּל	12
चारैतिर	यहूदाका	छोराहरू	सिमाना	यो	अनि-सिमाना	ठूलो	समुद्र	पश्चिमतिरको	अनि-सिमाना	
H5439	H3063		H1366	H2088	H1366		H3220	H3220	H1366	

לְמִשְׁפַּחָתָם:
तिनीहरूका-कुलहरूअनुसार
[H4940](#)

भूमध्य सागर यहूदको भूमिको पश्चिमी सीमाना थियो। यसरी यहूदाको भूमि यी चार सीमानाहरू भित्र थियो। यहूदाका कुलहरू यो क्षेत्रमा बस्थे।

יְהוּדָה	פִּי	אֶל-	יְהוּדָה	בְּנֵי-	בְּתוּרָה	חֶלֶק	גְּתוֹ	יַפְנֵה	בֶּן-	וּלְכָל־	13
परमप्रभुको	आज्ञा	कहाँ	यहूदाका	छोराहरू	बीचमा	भाग	दिनुभयो	यपुत्रेको	छोरा	अनि-कालेबलाई	
H3068	H6310	H0413	H3063		H8432		H5414	H3312		H3612	

לְיְהוֹשֻׁעַ	אֶת-	אַרְבַּעַרְיֹת	אָבִי	הָעֵנָק	הִיא	קְבֻרֹן:
यहोशूलाई	—	किर्यत-अर्बा	पिता	अनाकको	यो-नै	हेब्रोन
H3091	H0853	H7153	H0001	H6061	H1931	

यहोशूले यपुत्रेको छोरो कालेबलाई यहूदाको निम्ति तोकिएको क्षेत्रभित्रको केही भूमि परमप्रभुले भन्नु भए झैं नै दिए। तिनले अर्बा किर्यावाको शहर (जसलाई हेब्रोन शहर भनिन्छ) अनाकका पिताले तिनलाई दिए।

וְאֶת-	אֲחִימֹן	וְאֶת-	שֵׁשִׁי	אֶת-	הָעֵנָק	בְּנֵי	שְׁלוֹשָׁה	אֶת-	כָּל־	מִשָּׁם	וַיֵּרֶשׁ	14
अनि	अहीमान	अनि	शेथै	—	अनाकको	छोराहरू	तीन	—	कालेबले	त्यहाँबाट	अनि-निकाल्यो	
H0853	H0289	H0853	H8344	H0853	H6061		H7969	H0853	H3612	H8033	H3423	

תְּלֵמַי
तल्मै
אֲנָאֲכָה
अनाकको
יְלֵהוּ
सन्तानहरू
[H6061](#)

कालेबले हेब्रोनमा बसेका तीन अनाकी वंशीहरूलाई त्यो स्थान छोड्न बाध्य तुल्याए। ती वंशहरू शेथै, अहीमान र तल्मै थिए। तिनीहरू अनाक वंशका थिए।

וַיַּעַל	מִשָּׁם	אֶל-	יִשְׁבִּי	דָּבָר	וְשֵׁם-	דָּבָר	לְפָנָיִם	קְרִיַת-סֹפֵר:
अनि-चढ्यो	त्यहाँबाट	कहाँ	बासिन्दाहरू	दबीरको	अनि-नाम	दबीरको	पहिले	किर्यत-सेफर
H5927	H8033	H0413	H3427	H8034		H7158	H6440	H7158

त्यसपछि कालेब दबीर निवासीहरूको विरुद्ध अधिबढे (पहिला, दबीरलाई किर्यत सेफर पनि भनिन्थ्यो।)

וַיֵּאמֶר	כָּל־	אֲשֶׁר-	יָכָה	אֶת-	קְרִיַת-סֹפֵר	וּלְכָדָה	וּנְתַתִּי	לָו	אֶת-	16
अनि-भन्यो	कालेबले	जसले	हराउनेछ	—	किर्यत-सेफरलाई	अनि-कबजा-गर्नेछ	अनि-दिनेछु	उसलाई	—	
H0559	H3612		H5221	H0853	H7158	H3920	H5414	H0853		

עֲכָסָה
अक्सा
בְּתִי
मेरी-छोरी
לְאִשָּׁה:
पत्नीमा
[H1323](#)

कालेबले भने, “म किर्यत सेफर माथि आक्रमण गर्न चाहन्छु। म मेरे छोरी अक्सालाई त्यस मानिसलाई दिनेछु जसले आक्रमण गरेर त्यो शहरलाई परास्त गर्छ। म त्यस मानिसलाई मेरो छोरी विवाह गर्न दिनेछु।”

עֲכָסָה	אֶת־	לוֹ	וַיִּתֵּן־	כָּלֵב	אֶחָי	קָנָז	בֶּן־	עֲתַנְיָאֵל	וַיִּלְכְּדָהּ	17
अक्सा	—	उसलाई	अनि-दिनुभयो	कालेबको	भाइ	कनजको	छोरा	ओत्नीएलले	अनि-कबजा-गयो	
H5915	H0853		H5414	H3612	H0251	H7073		H6274	H3920	

בְּתוֹ
पत्नीमा
आपनी-छोरी
[H0802](#) [H1323](#)

ओत्नीएल कालेबका भाई कनजका छोरा थिए। ओत्नीएलले त्यो शहरलाई परास्त गरे, यसकारण कालेबले आफ्नी छोरी अक्सालाई ओत्नीएलसँग विवाह गरिदिए।

הַחֲמוֹר	מֵעַל	וַתַּצְנַח	שָׁרָה	אֲבִיהָ	מֵאֵת	לְשָׂאוֹל	וַתְּסִיתְהוּ	בְּבוֹאָהָ	וַיְהִי	18
गधाको	माथिबाट	अनि-ओर्लिन्	खेत	उनको-बुबा	बाट	माण-गर्न	अनि-उकसाईन्	उनी-आउँदा	अनि-भयो	
H2543		H6795		H0001	H0854	H7592	H5496	H0935	H1961	

וַיֵּאמְרוּ־
तिमीलाई
के
कालेबले
उनलाई
अनि-भयो
[H4100](#) [H3612](#) [H0559](#)

जब अक्सा ओत्नीएल कहाँ आई, ओत्नीएलले अक्सालाई भने तिम्रा बाबु कालेबसित पानी भएको उब्जाउ भूमिको निम्ति बिन्ती गर। अक्सा आफ्ना पिताकहाँ गइन्। जब तिनी आफ्नो गधाबाट ओर्लिइन्, कालेबले सोधे, “तँ के चाहन्छेस्?”

מַיִם	גִּלְתָּ	לִי	וַנִּתְּחָה	נִתְּחַנִּי	הַנֶּגֶב	אֶרֶץ	כִּי	בְּרָכָה	לִי	תָּגֵד	וַתֵּאמֶר	19
पानीको	मूलहरू	मलाई	अनि-देउ	दिनुभयो-मलाई	दक्षिणको	भूमि	किनकि	आशीष	मलाई	देउ	अनि-भनिन्	
H4325	H1543		H5414	H5414	H5045	H0776		H1293	H5414	H0559		

פ
—
תְּחַתָּוֹת:
तल्लोको
मूलहरू
अनि
माथिको
मूलहरू
—
उनलाई
अनि-दिनुभयो
[H8482](#) [H1543](#) [H0853](#) [H5942](#) [H1543](#) [H0853](#) [H5414](#)

अक्साले उत्तर दिइन्, “मलाई एउटा आशीर्वाद दिनुहोस्। तपाईंले मलाई नेगवमा सूखा भूमि दिनुभयो। दयागरी मलाई पानी भएको केही भूमि पनि दिनु होस्।” यसर्थ तिनले चाहेको भूमि कालेबले दिए। तिनले त्यो भूमिको पानीका माथिल्लो अनि तल्लो पोखरीहरू दिए।

לְמִשְׁפַּחְתָּם:
तिनीहरूका-कुलहरूअनुसार
יְהוּדָה
यहूदाको
בְּנֵי־
छोराहरू
מִטָּה
कुल
נִחְלָת
उत्तराधिकार
זֹאת
यो
[H4940](#) [H3063](#) [H4294](#) [H5159](#) [H2063](#)

यहूदाका कुल समूहले त्यो भूमि प्राप्त गरे, जो परमप्रभुले तिमीहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो। प्रत्येक कुल समूहले भूमिको अंश पाए।

קַבְצֵאל	בְּנֵינָה	אֲדוֹם	גְּבִיל	אֶל־	יְהוּדָה	בְּנֵי־	לְמִטָּה	מִקְצָה	הָעָרִים	וַיְהִי	21
कब्सेल	दक्षिणमा	एदोमको	सिमाना	कहाँ	यहूदाको	छोराहरू	कुलको	छेउबाट	शहरहरू	अनि-थिए	
H6909	H5045	H0123	H1366	H0413	H3063		H4294			H1961	

וַיְגֹר:
अनि-यागूर
וְעָדֵר
अनि-एदेर
[H3017](#)

यहूदाका कुल समूहले नेगेबको दक्षिणी अंशका सबै शहरहरू प्राप्त गरे। यी शहरहरू एदोमको सीमाना नजिकै थिए। यहाँ ती शहरहरूको सूची छ: कब्सेल, एदेर, यागूर,

וְקִינָה
अनि-कीना
וְדִימוֹנָה
अनि-दीमोना
וְעֲדָעָדָה:
अनि-अद्अदा
[H5735](#) [H1776](#) [H7016](#)

कीना, दीमोना, अदादा,

וְקִדְשׁ
अनि-केदेश
וְחָסוֹר
अनि-हासोर
וַיִּתְּנֶן:
अनि-यित्लान
[H3497](#) [H2674](#) [H6943](#)

केदेश, हासोर, यित्लान,

24 זיף וטלם ובעלות:
אני-तेलेम अनि-बालोत
[H2128](#) [H2928](#) [H1175](#)

जीप, तेलेम, बालोत,

25 חדרתהו וחקזור וקריות קצרון היא קצור:
אני-हासोर-हदत्ता अनि-करियोत हेसोन यो-नै हासोर
[H2675](#) [H7152](#) [H2696](#) [H1931](#) [H2674](#)

हासोरादत्ता, किरय्योथ-हेसोन (हासोर),

26 אָמם ושמע ומולדה:
אני-शेमा अनि-मोलादा अमाम
[H0538](#) [H8090](#) [H4137](#)

अमान, शर्मा, मोलादा,

27 גדהו וחקצר פלט: ובית וחקשמן
אני-हासर-गद्दा अनि-हेशमोन अनि-बेत-पेलट
[H2693](#) [H2829](#) [H1046](#)

हसगद्दा, हेशमोन, बेत्यालेत,

28 שועלו וחקצר שבעובבאר ובזיותיה:
אני-हासर-शूआल अनि-बेर-शेबा अनि-बिज्योत्या
[H2705](#) [H0884](#) [H0964](#)

हसर्शूआल, बेशेर्बा, बिज्योत्या,

29 בעלה ועיים ועצם:
אני-ईयीम अनि-एसेम बाला
[H1173](#) [H5864](#) [H6107](#)

बाला, ईम, एसेम,

30 ואלתולד וכסיל וחרמה:
אני-एल्लोलद अनि-कसील अनि-होर्मा
[H0513](#) [H3686](#) [H2767](#)

एल्लोलद, कसील, होर्मा,

31 וצקלג ומומנה וסנסנה:
אני-सिक्लाग अनि-मद्मन्ना अनि-सन्सन्ना
[H6860](#) [H4089](#) [H5578](#)

सिक्लाग, मद्मन्ना, सन्सन्ना,

32 ולבאות ושלחים ועין ורמון כל ערים עשרים ותשע וחקריהן:
אני-लबाओत अनि-शिल्हीम अनि-आइन अनि-रिम्मोन सबै सहरहरू उनन्तीस अनि-नौ अनि-तिनीहरूका-गाउँहरू
[H3822](#) [H7978](#) [H5871](#) [H3605](#) [H6242](#) [H8672](#)

लबाओत, शिल्हीम, एन अनि रिम्मोन। त्यहाँ सबजसम्म उन्तीसवटा शहर अनि तिनका सबै खेतहरू थिए।

33 בשפלה ושתאול וצרעה ואשנה:
भूमि-निचासमा एशताओल अनि-सोर्आ अनि-अश्रा
[H8219](#) [H0847](#) [H6881](#) [H0823](#)

यहूदाका कुल समूहले पश्चिमी तराईमा भएका शहरहरू पनि पाए। ती शहरहरूको सूची यहाँ छ: एशतोल, सारा, अश्रा,

וּנְנוּחַ 34
אני-जानोह
גַּיִם וְעֵין
अनि-एन-गन्नीम
תַּפּוּחַ
तप्पूह
וְהָעֵינָם:
अनि-एनाम
H5879 H5873 H2182

जानोह, एनगन्नीम, तप्पूह, एनाम,

יְרֵמוֹת 35
यर्मूत
וְעַדְלָם
अनि-अदुल्लाम
שׂוֹקָה
सोको
וְעַזְקָה:
अनि-अजेका
H5825 H7755 H5725 H3412

यर्मूत, अदुल्लाम, सोको, अजेका,

וְשַׁעְרֵים 36
अनि-शारईम
וְעֵדֵיתָיִם
अनि-अदीतैम
וְהַגְּדָרָה
अनि-गदेरा
וּגְדֵרְתָיִם
अनि-गदेरोतैम
עָרִים
सहरहरू
אַרְבַּע-
चौध
עֲשָׂרָה
वटा
וְחַצְרֵיהֶן:
अनि-तिनीहरूका-गाउँहरू
H6240 H0702 H1453 H1449 H5723 H8189

शारैम, अदीतैम, अनि गदेरा (गदेरोतेम) त्यहाँ जम्मा चौधवटा शहरहरू अनि तिनका सबै खेतहरू थिए।

צָנָן 37
सनान
וְחַדְשָׁה
अनि-हदाशा
גַּד: וּמַגְדָּל-
अनि-मिगदल-गाद
H4028 H2322 H6799

यहूदाका कुल समूहलाई यी शहरहरू पनि दिइए: सनान, हदाशा, मिगदलाद,

וְדִלְעָן 38
अनि-दिलान
וְהַמִּצְפָּה
अनि-मिस्पा
וְיִקְתָּאֵל:
अनि-योक्तेल
H3371 H4708 H1810

दिलान, मिस्पा, योक्तेल,

לָכִישׁ 39
लाकीश
וּבִצְקָת
अनि-बोस्कत
וְעַגְלוֹן:
अनि-एग्लोन
H5700 H1218 H3923

लाकीश, बोस्कत, एग्लोन,

וּכְבּוֹן 40
अनि-कब्बोन
וְלַחֲמָס
अनि-लह्मास
וּכְתִלִּישׁ:
अनि-कितलीश
H3798 H3903 H3522

कोब्बन, लहमाम, कितलीश,

וּגְדֵרְוֹת 41
अनि-गदेरोत
בֵּית-דָּגוֹן
बेत-दागोन
וְנַעֲמָה
अनि-नामा
וּמַקְדָּה
अनि-मक्केदा
עָרִים
सहरहरू
שֹׁשׁ-
सोह
עֲשָׂרָה
वटा
וְחַצְרֵיהֶן:
अनि-तिनीहरूका-गाउँहरू
H6240 H8337 H4719 H1016 H1450

गदेरोत, बेत्दागान, नामा अनि मक्केदा। त्यहाँ जम्मा सोहवटा शहर अनि ती वरिपरिका सबै खेतहरू थिए।

לִבְנָה 42
लिब्ना
וְעֵתֵר
अनि-एतेर
וְעֶשֶׂן:
अनि-आशान
H6228 H6281 H3841

यहूदाका मानिसहरूले यी शहरहरू पनि पाए: लिब्ना, एतेर, आशान,

וְיִפְתָּח 43
अनि-यिप्ताह
וְאַשְׁמָה
अनि-अश्रा
וְנָצִיב:
अनि-नसीब
H5334 H0823 H3316

यिप्ताह, अश्रा, नसीब,

44	וּקְעִילָה אני-कईला	וְאַכְזִיב अनि-अक्जीब	וּמְרָאָשָׁה अनि-मारेशा	עָרִים सहरहरू	תּוֹשֵׁעַ नौ	וּחְצֵרֵיהֶן अनि-तिनीहरूका-गाउँहरू
	H7084	H0392	H4762		H8672	

कीला, अक्जीब अनि मारेशा। त्यहाँ जम्मा नौवटा शहर अनि ती वरिपरिका खेतहरू थिए।

45	עֲקְרוֹן एक्रोन	וּבְנֵי יָהּ अनि-यसका-सहरहरू	וּחְצֵרֵיהֶן अनि-यसका-गाउँहरू
	H6138	H1323	

यहूदाका मानिसहरूले एक्रोन शहर अनि यसका नजिकका सबै स-साना शहरहरू र ती वरिपरिका खेतहरू पनि प्राप्त गरे।

46	מִצְעָרֹן एक्रोनबाट	וּנְמָה अनि-पश्चिमतिर	כָּל सबै	אֲשֶׁר- जुन	עַל- को-छेउमा	יָד तर्फ	אֲשֶׁר- अशदोदको	וּחְצֵרֵיהֶן अनि-तिनीहरूका-गाउँहरू
	H6138	H3220	H3605			H3027	H0795	

तिनीहरूले एक्रोनको पश्चिमको क्षेत्र अनि अशदोद नजिकका सबै खेतहरू अनि शहरहरू पनि पाए।

47	אֲשֶׁדֹד अशदोद	בְּנֵי יָהּ यसका-सहरहरू	וּחְצֵרֵיהֶן अनि-यसका-गाउँहरू	עָזָה गाजा	וּבְנֵי יָהּ अनि-यसका-गाउँहरू	בְּנֵי יָהּ यसका-सहरहरू	וּחְצֵרֵיהֶן अनि-यसका-गाउँहरू	עֲדָ- सम्म	גְּחֹל खोला
	H0795	H1323	H5804		H1323	H1323	H5704		
	H4714	H3220	H1366	וּגְבוּל: अनि-सिमाना	(הַגְּבוּל) ठूलो	[הַגְּבוּל] —	וְהֵם अनि-समुद्र	מִצְרָיִם मिश्रको	
				H1366		H1366	H3220	H4714	

अशदोद वरिपरिका सबै क्षेत्र अनि स-साना शहरहरू यहूदाको भूमिका अंश थिए। यहूदाका मानिसहरूले गाजा वरिपरिका क्षेत्र अनि खेतहरू अनि त्यसका नजिकमा भएका शहरहरू पनि प्राप्त गरे। तिनीहरूको भूमि मिश्रको नदीसम्म लगातार फैलिएको थियो। अनि तिनीहरूको भूमि, भूमध्य समुद्रको किनारा छेउ छेउ सम्म लगातार थियो।

48	וּבְהָר अनि-पहाडमा	שָׁמִיר शामीर	וַיְתִיר अनि-यत्तीर	וְשׂוֹכָה: अनि-सोको
	H2022	H8069	H3492	H7755

यहूदाका मानिसहरूलाई पहाडी देशका शहरहरू पनि प्रदान गरे। ती शहरहरूको सूची यहाँ छ: शामीर, यत्तीर, सोको,

49	וּדְנָה अनि-दन्ना	וּקְרִיַת סָנָה अनि-किर्यत-सन्ना	הָיָא यो-नै	דְּבִיר: दबीर
	H1837	H7158	H1931	

दन्ना, किर्यत्सन्ना (दबीर),

50	וְעֵנָב अनि-अनाब	וְאֶשְׁתְּמוֹ अनि-एश्तेमो	וְעֵנִים: अनि-आनीम
	H6024	H0851	H6044

अनाब, एश्तेमो, आनीम,

51	וְגִלְשָׁן अनि-गोशेन	וּחִלְזָן अनि-होलोन	וּגְלִי अनि-गीलो	עָרִים सहरहरू	אֶחָת- एगारोह	עֲשָׂרָה वटा	וּחְצֵרֵיהֶן अनि-तिनीहरूका-गाउँहरू
	H1657	H2473	H1542		H0259	H6240	

गोशेन, होलोन, अनि गीलोह। त्यहाँ जम्मा एघारवटा शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।

52	אַרְב अरब	וּרְוָמָה अनि-रूमा	וְאֶשְׁשָׁן: अनि-एश्आन
	H0694	H1746	H0824

यहूदाका मानिसहरूलाई यी शहरहरू पनि दिइए: अरब, दुमा, एशान,

53 | [וינים] (וינים) ובית-תפוח ואפקה:
— अनि-यानूम अनि-बेत-तप्पूह अनि-अफेका
H3241 H3241 H1054 H0664

यानूम, बेततप्पूह, अफेका,

54 | וּמְטָה אַרְבַּע־קִרְיָתָהּ הִיא חֲבֵרוֹן וְצִיֹּר עָרִים תְּשֵׁעַ וְחַצְרֵיהֶן:
— अनि-हुम्टा अनि-किर्यत-अर्बा यो-नै हेब्रोन अनि-सीओर सहरहरू नौ
H2547 H7153 H1931 H6730 H8672

हुम्टा, किर्यतर्बा (हेब्रोन) अनि सीओर। त्यहाँ नौवटा शहरहरू र ती वरिपरिका सबै खेतहरू थिए।

55 | וּמְעוֹן כְּרִמְלָה וְיִזְרְעֵל וְיִזְבֵּד:
— माओन कर्मल अनि-जीफ अनि-यूडा
H4584 H3760 H2128 H3194

यहूदाका मानिसहरूलाई यी शहरहरू पनि दिइए: माओन, कर्मल, जीप, यूता,

56 | וְיִזְרְעֵל וְיִזְבֵּד וְיִזְבֵּד:
— अनि-यिज्रल अनि-योक्दाम अनि-जानोह
H3157 H3347 H2182

यिज्रल, योक्दाम, जानोह,

57 | חֲקִיָּן גִּבְעָה וְתַמְנָה עָרִים עֶשְׂרִים וְחַצְרֵיהֶן:
— कैन गिब्बा अनि-तिम्ना सहरहरू दश अनि-तिनीहरूका-गाउँहरू
H1390 H8553 H6235

कैन, गिबा अनि तिम्ना। त्यहाँ जम्मा दशवटा शहरहरू अनि ती वरिपरिका खेतहरू थिए।

58 | חֲלָחֹל בֵּית-צֹר וְגָדֹר:
— हल्लूल बेत-सूर अनि-गदोर
H2478 H1049 H1446

यहूदाका मानिसहरूलाई यी शहरहरू पनि प्रदान गरिए: हल्लूल, बेत्सर, गदोर,

59 | וּמְעָרָת וּבֵית-עֲנוֹת וְאַלְתָּקָן עָרִים שֵׁשׁ וְחַצְרֵיהֶן:
— अनि-मारात अनि-बेत-अनोत अनि-एल्लेकोन सहरहरू छ
H4638 H1042 H0515 H8337

मारात, बेतनोत, एल्लेकोन। सबजम्मा त्यहाँ छवटा शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।

60 | קִרְיַת-בָּעַל יְעָרִים-קִרְיָתָהּ הִיא יְעָרִים-קִרְיָתָהּ וְהַרְבָּה עָרִים שְׁתַּיִם וְחַצְרֵיהֶן:
— किर्यत-बाल किर्यत-यारीम अनि-रब्बा सहरहरू दुई अनि-तिनीहरूका-गाउँहरू
H7154 H1931 H7157 H7237 H8147

यहूदाका मानिसहरूलाई (रब्बा अनि किर्यतबाल जोकिर्यतयारीम) यी दुइ शहरहरू पनि दिइए।

61 | בְּמִדְבָּר הָעֲרָבָה מִדְּיָן וּסְכָכָה:
— उजाडस्थानमा बेत-अराबा मिद्दीन अनि-सकाका
H1026 H4081 H5527

यहूदाका मानिसहरूलाई मरूभूमिमा भएका शहरहरू पनि दिइए। यहाँ ती शहरहरूको सूचीछ: बेतराबा, मिद्दीन, सकाका,

62 | וְהַנְּבִישָׁן וְעִיר-הַמְּלַח וְגִדְיוֹעִין עָרִים שֵׁשׁ וְחַצְרֵיהֶן:
— अनि-निब्शान अनि-ईर-हमेलह अनि-एन-गेदी सहरहरू छ
H5044 H5898 H5872 H8337

निब्शान, नूनको शहर अनि एनगदी। त्यहाँ सबजम्मा छवटा शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।

לְהוֹרִישָׁם	יְהוּדָה	בְּנֵי-	(יְכָלוּ)	אֵל-	יְרוּשָׁלַם	יּוֹשְׁבֵי	הַיְבוּסִי	אֶת-
निकालन	यहूदाका	छोराहरू	सक्नुभएन	—	यरूशलेमका	बासिन्दाहरू	यबूसीहरूलाई	अनि
H3423	H3063		H3201	H3201	H3808	H3389	H2983	H0853
	פ	הַיּוֹם:	עַד	בֵּי־יְרוּשָׁלַם	יְהוּדָה	בְּנֵי	אֶת-	הַיְבוּסִי
—	—	आजको	सम्म	यरूशलेममा	यहूदाका	छोराहरू	सँगै	यबूसीहरू
		H2088	H3117	H5704	H3389	H3063	H0854	H2983
								אֶת-בְּנֵי יְהוּדָה
								अनि-बस्यो
								H3427

यहूदाका सेना यरूशलेममा बसेका यबूसी मानिसहरूलाई बाहिर निकलन बाध्य तुल्याउन सामर्थ भएनन्। यसर्थ आजसम्म यरूशलेममा यहूदाका मानिसहरू माझ यबूसी मानिसहरू बस्छन्।